


# कोरोनाभाइरस (कोभिड-१९) अन्त्येष्टि सहायता

कोभिड-१९ (COVID-19) महामारीले धेरै परिवारहरूलाई व्याकुल पानेर शोक लयाएको छ । फिमा (FEMA) मा, हाम्रो उद्देश्य भनेको विपत्तिभन्दा पहिले, विपत्तिका बेला, र पछि निसहरूलाई मद्दत गर्नु हो । हामी भाइरसले गदार हुने आथिर्क तनाव र बोझलाई कम गर्ने सहायतामा समर्पित छौं ।

फिमाले जनवरी २०, २०२० पछि हुने कोभिड-१९ सम्बन्धित अन्त्येष्टि खर्चका वित्तीय सहयोग प्रदान गर्दछ ।



कुन खर्चहरू कृषतिपूतिरका लागि योग्य हुनेछन् ?

खर्चहरूका उदाहरण निम्न पनर् सक्छन्, तर यतिमा सीमित हुँदैन:

- मृतकको पहिचान गर्नका लागि यातायात
- अवशेषको स्थानान्तरण
- समाधिका लागि स्थान वा दाहसंस्कार गर्ने ठाउँ

अन्त्येष्टि सहायताका लागि योग्य ठहर्नु, तपाईंले यी सत्रहरू पूरा गर्नुपर्छ:

- मृत्यु संयुक्त राज्य अमेरिकामा भएको हुनुपर्छ ।
- नवेदक संयुक्त राज्य अमेरिकाको नागिरक, गैर-नागिरक राष्ट्रिय वा योग्य विदेशी हुनुपर्छ, जसले अन्त्येष्टि खर्च जनवरी २०, २०२० पछि गर्नुपरेको थियो ।
- मृतक अमेरिकी नागिरक, गैर-नागिरक राष्ट्रिय वा योग्य विदेशी हो भनी देखाउनुपर्ने कुनै आवश्यकता छैन ।
- मृतकको मृत्युदताको पमाणपत्रमा मृत्युका लागि कोभिड-१९ जम्मेवार हो वा उक्त रोगका कारण भएको हो भन्ने खुलेको हुनुपर्छ । यदि मृत्यु २० जनवरी र मे १६, २०२० बीचमा भएको हो, र मृत्युदताको पमाणपत्रमा मृत्युको कारण कोभिड-१९ होइन भन्ने छ भने मृत्युदताको पमाणपत्र पमाणित गर्ने अधिकारी, स्थानीय मृत्यु समीक्षक वा चिकित्सा परीक्षकबाट हस्ताक्षरित एउटा बयान-पत्र समावेश गर्नुहोस्, जसले मृत्यु कोभिड-१९ सम्बन्धित हो भन्ने जनाएको होस् ।

- मृतकको परिचय लेख्ने वस्तु वा चिहानको टाउकोपिट्ट राख्ने पत्थर
- पादरी वा पूरोहित सेवाहरू
- अन्त्येष्टि गृह उपकरण वा कमचार्रीको भोगचलन
- दाहसंस्कार वा लाश गाड्ने खर्चहरू

फिमालाई मैले कस्ता जानकारी उपलब्ध गराउनुपर्छ ?

निवेदन दिन फिमालाई सम्पर्क गर्नुअघि कृपया तलका जानकारी तयार पानुहोस्:

- नाम, सोसल सेक्युरिटी नम्बर, जन्म-मिति, पत्राचार गर्ने ठेगाना र सम्पर्क फोन नम्बरहरू ।
- पत्येक मृतकको नाम, सोसल सेक्युरिटी नम्बर, जन्म-मिति ।
- मृतकको निधन भएको स्थान वा ठेगाना ।
- लाश गाड्ने तथा दाहसंस्कार बिमा, चन्दाहरू, स्वैच्छिक निकायहरू, अन्य सरकारी कायकर्म्महरू वा गैरनाफामुलक संगठनहरूलाई अन्याय स्रोतहरूबाट पहिले नै प्राप्त गिरएको कुनै पिन सहायताको कागजात र रिस्दहरू ।
- तपाईंबाहेक अरू कसैले मृतक (मृतकहरू) को अन्त्येष्टि खर्च गरेको भए ती सह-निवेदक (हरू) को नाम तथा जानकारी ।

मैले कसरी यो सहायताका लागि निवेदन दिनुपर्छ ?

फिमा को कोभिड-१९ अन्त्येष्टि सहायता हेल्पलाइनको निम्न फोनमा सम्पर्क गर्नुहोस्- १.८४४.६८४.६३३३ (बहिरा तथा श्रवणशक्ति कमजोर व्यक्तिका लागि: ८००.४६२.७५८५)

बिहान ९ देखि राती ९ बजेसम्म, सोमबारदेखि शुक्रबार र निवेदन परिक्रिया शुरू गर्नुहोस् ।

तपाईंको निवेदनपछि छिटो सेवा पाउन कागजातहरू [Disasterassistance.gov](https://www.disasterassistance.gov) अनलाइनमाफर्त वा फ्याक्स नम्बर ८५५.२६१.३४५२ मा पेश गरेर निवेदन परिक्रिया सुरु गर्न सक्नुहुनेछ ।

कागजातहरू निम्न ठेगानामा पनि पठाउन सकिन्छ: COVID-19 Funeral Assistance P.O. Box 10001, Hyattsville, MD 20782

तपाईं निम्न अनलाइन पनि हेर्नु सक्नुहुन्छ: [FEMA.gov/funeral-assistance/faq](https://www.fema.gov/funeral-assistance/faq) टेलिफोन तथा वेबसाइट दुवैमा विभिन्न भाषाहरूमा जानकारी प्रदान गरिन्छ ।



FEMA